

Language	Raw input	Reordered and shaped output
Arabic	ةي ب ز ع ل ا	العربية
Arabic	(Hello) ! ا ب ح ر م	مرحبا! (Hello)
Arabic	ق و ق ح ل ا و ة م ا ر ك ل ا ي ف ن ي و ا س ت م ا ر ا ح ا س ا ن ل ا ع ي م ج د ل و ي 1 ة د ا م ل ا	المادة 1 يولد جميع الناس أحرارًا متساوين في الكرامة والحقوق.
Arabic	ء ا خ ا ل ا ح و ر ب ا ض ع ب م ه ض ع ب ل م ا ع ي ن ا م ه ي ل ع و ا ر ي م ض و ا ل ق ع ا و ب ه و د ق و	وقد وهبوا عقلاً وضميرًا وعليهم أن يعامل بعضهم بعضًا بروح الإخاء.
Hebrew	תּוֹרַת	עברית
Hebrew	ם ה י ת ו י כ ז ב ו ס כ ר ע ב מ י ו ו ש ו י ר ו ח י נ ב ו ד ל ו נ מ ד א י נ ב ל כ . א ה י ע ס	סעיף א. כל בני אדם נולדו בני חורין ושווים בערכם ובזכויותיהם.
Hebrew	וּפְצַמְבו הַנּוֹבְתָב וַנְנוּחַ מְלוֹכ	כולם חוננו בתבונה ובמצפון,
Hebrew	הוּחָא לַשׁ חוּרְב וְהַעֲרַב שִׂיא גוּהַנְל ם הִילַע הַבוּח ךִּכִּיפֻל	לפיכך חובה עליהם לנהוג איש ברעהו ברוח של אחוה.
Hindi	हिन्दी	हिन्दी
Hindi	अनुच्छेद १. सभी मनुष्यों को गौरव और अधिकारों के मामले में जन्मजात स्वतन्त्रता और समानता प्राप्त है । उन्हें बुद्धि और अन्तरात्मा की देन प्राप्त है और परस्पर उन्हें भाईचारे के भाव से बर्ताव करना चाहिए ।	अनुच्छेद १. सभी मनुष्यों को गौरव और अधिकारों के मामले में जन्मजात स्वतन्त्रता और समानता प्राप्त है । उन्हें बुद्धि और अन्तरात्मा की देन प्राप्त है और परस्पर उन्हें भाईचारे के भाव से बर्ताव करना चाहिए ।
Sanskrit	संस्कृतम्	संस्कृतम्